



नगर कार्यपालिकाको कार्यालय

दशरथचन्द्र नगरपालिका

फोन नं. ०९५-५२०१७०९५-५२०२४९

E-mail : dnpbaitadi@gmail.com

सुदूरपश्चिम
प्रदेश, नेपाल

खलंगा, गढी बैतडी

प्रथम पटक प्रकाशित : मिति : २०७८/१२/२१ गते

यस नगरपालिकाबाट तपशिलमा उल्लेखित खरिद कार्य बोलपत्रका माध्यमबाट गाराउनु पर्ने भएकोले नेपाल सरकारबाट इजाजत प्राप्त गरेको फर्म वा कम्पनीबाट निम्न शर्हरूको अधिनमा रही रितपुर्बकको दरभाउपत्र आव्हान गरिन्छ ।

कार्यको विवरण

सि.न	सिलबन्दी नम्बर	कामको विवरण	लागत अनुमान रु.(मु.अ.क.सहित)	बोलपत्र दस्तुर रु.	जमानत रकम रु.
१	०१/०७७/०७८	३२,९००/- (स्यानिटरी प्याड प्याकेट खरिद)	१४,८०,५००/-	३,०००/-	४४,४१५/-

- दरभाउपत्र फाराम यो सूचना प्रकाशित भएको मितिले १५ औं दिन सम्म कार्यालय समय भित्र प्रति दरभाउपत्र रु.३,०००/- (तिन हजार) फिर्ता नहुने गरी तिरी नागरिकताको प्रमाण पत्र, आ.ब.२०७६/०७७ को कर चुक्ता प्रमाणपत्र, नवीकरण गरिएको ईजाजत प्रमाणपत्र, मु.अ.क. दर्ता प्रमाणपत्र कागजातहरू नोटरी पब्लिकबाट प्रमाणित प्रतिलिपि निवेदन साथ संलग्न राखी यस कार्यालयको खरीद ईकाईबाट खरीद गर्न सकिनेछ । दरभाउपत्र दस्तुर नगदै वा यस कार्यालयको राष्ट्रिय बाणिज्य बैंक, बैतडी शाखा गोठलापानि स्थित ४०५०१००३०१०१०००२ (आन्तरिक राजस्व खाता) मा जम्मा भएको सक्कलै भौचर पेश गरी दरभाउपत्र खरीद गर्न सकिनेछ ।
- दरभाउपत्रदाताले खरीद कारवाहीमा भाग लिन अयोग्य नभएको, प्रस्तावित कारवाहीमा आफ्नो स्वार्थ नबाझिएको र सम्बन्धित कासुरमा आफुले सजाए नपाएको भनि लिखित रुपमा गरेको घोषणा कागजात बोलपत्र साथ पेश गर्नु पर्नेछ ।
- खरिद भएका दरभाउ प्रथम पटक सूचना प्रकाशित भएको मितिले १६ औं दिन दिनको १२:०० बजे भित्रमा यस कार्यालयको नाममा सम्बोधन गरी ठेक्का नं., कामको विवरण, दरभाउपत्र दाताको नाम र ठेगाना स्पष्ट खुलाई फर्मको छाप सहित सिलबन्दी लाहाछाप गरेर पेश गर्नु पर्नेछ । दर्ता भएका दरभाउपत्र यस कार्यालयमा सोहि दिन दिनको २:०० बजे कार्यालयका प्रतिनिधि र दरभाउपत्रका प्रतिनिधिको रोहवरमा खोलिनेछ । दरभाउपत्र दाता वा निजका प्रतिनिधिहरू उपस्थित नभए पनि बोलपत्र खोल्न बाधा हुनेछैन ।
- दरभाउपत्र साथ धरौटी बापत देहायमा उल्लेख भए अनुसारको रकम यस कार्यालयको राष्ट्रिय बाणिज्य बैंक, बैतडी शाखा गोठलापानिमा रहेको खाता नम्बर ४०५०१००३०३०००००२ (ग.३) धरौटी खाता मा जम्मा गरेको सक्कलै भौचर वा सो रकम बराबरको यस कार्यालयका नाममा जारी बोलपत्र दाखिला गर्ने मितिले ९० दिन मान्य अवधि भएको राष्ट्र बैंकबाट मान्यता प्राप्त बैंकबाट जारी भएको बोलपत्र जमानत (Bid Guarantee) पेश गर्नु पर्नेछ ।
- दरभाउपत्र शर्त रहित, केरमेट नभएको, यस कार्यालयले उपलब्ध गराएको बोलपत्र पुस्तिकामा कुनै थपघट वा द्रष्टव्य नलेखेको हुनु पर्नेछ, समय भित्र प्राप्त नभएको, रित नपुगेको, सूचनाको शर्त विपरित भएको बोलपत्र माथि कुनै कारवाही हुनेछैन ।
- एक ब्यक्ति वा फर्मको नाममा खरिद भएका बोलपत्र अर्को ब्यक्ति वा फर्मको नामबाट दाखिला गर्न पाइने छैन ।
- दरभाउपत्र भर्दा दररेट स्पष्ट रुपमा अंक र अक्षरउल्लेख गर्नु पर्नेछ । अक्षर र अंकमा फरक पर्न आएमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ ।
- दरभाउपत्र खरिद गर्ने /दर्ता गर्ने अन्तिम दिन विदा परेमा सोको भोलिपल्ट वा विदा पछि कार्यालय खुलेको दिन सोहि समयमा हुनेछ ।
- कुनै पनि कारण जनाई वा नजनाई सम्पूर्ण वा आंशिक रुपमा ठेक्का स्वीकृत गर्न, वा नगर्ने अधिकार यस कार्यालयमा निहित रहनेछ ।
- दरभाउपत्र स्वीकृत लागत अनुमान र प्रस्तावित बजेट अनुसार आव्हान गरेता पनि भुक्तानी दिँदा चालु आ.ब. मा स्वीकृत बजेट अनुसार भुक्तानी गरिनेछ, भुक्तानी हुन बाँकी रहेमा अगामी आया.ब.मा भुक्तानी हुनेछैन ।
- दरभाउपत्र सम्बन्धि अन्य कुनै कुरा बुझ्नु परेमा कार्यालय समय भित्र यस कार्यालय सम्पर्क राख्न सकिनेछ ।
- कुनै कारणबाट ठेक्का रद्द भएमा दरभाउपत्र दाताले कुनै किसिमको क्षतिपूर्ति दावी गर्न पाउने छैन ।
- दरभाउपत्र सम्बन्धि यस सूचनामा नपरेका अन्य कार्यविधीहरू, सार्वजनिक खरिद ऐन, २०६३ (संशोधन सहित) तथा सार्वजनिक खरिद नियमावली, २०६४ (संशोधन सहित) बमोजिम हुनेछ । दरभाउपत्र सम्बन्धि अन्य ब्यबस्थाहरू दरभाउपत्र फाराममा उल्लेख भएको बिशेष शर्त तथा साधारण शर्तमा उल्लेख भए बमोजिम हुनेछ ।
- यस सूचनामा कुनै संशोधन भएमा त्यसको जानकारी यस कार्यालयको सूचनामा टाँस गरिनेछ ।

प्रमुख प्रशासकीय अधिकृत